



## समाचार विज्ञप्ति

### एफसीपीएसको (FCPS) अधीक्षकको खोजी अर्को चरणको नजिकपुगु: भर्ती

लेक्सिंग्टन, केवाई - अप्रिल १४, २०२१ - आज, फेएट काउन्टी पब्लिक स्कूलहरूका शिक्षा समितिले घोषणागर्‍यो कि केन्टकीको दोस्रो ठूलो स्कूल प्रणालीकोलागि नयाँ अधीक्षकको (सुपरइन्टेनडेन्टको) देशव्यापी खोजी भइरहेकोछ। समुदायको निवेशको (इनपुटको) साथ विकसितगरिएको अधीक्षकको जीवन-वृत्तांत (प्रोफाइल), अब [fcps.net/search](http://fcps.net/search) मा एफसीपीएसको (FCPSको) समर्पित अधीक्षकको खोज वेबसाइटमा राखिएकोछ। शिक्षा कार्यकारी भर्ती कम्पनी ग्रीनवुड/एशर एण्ड एसोसिएट्सलाई जिल्लाको अर्को अधीक्षकको चयनगर्न समितिलाई सहयोगगर्न कायम राखिएकोछ।

"हामी चुनौतीपूर्ण समयबाट बाहिर आउँदैछौं र हामीसँगै आएका खोजी प्रक्रियालाई सक्रियताकासाथ समर्थन गरेकोमा समुदायप्रति कृतज्ञछौं," एफसीपीएस शिक्षा समितिका अध्यक्ष टिलर मर्फीले भन्नुभयो। "६० भन्दा बढी सुनुवाईका सत्रहरू मार्फत प्रदानगरिएको प्रतिक्रियाले यस यात्राभर हामीलाई मार्गदर्शनगर्नेकुरा जारीरहनेछ।"

एफसीपीएसको (FCPS) समुदाय- समितिका सदस्यहरू, विद्यार्थीहरू, शिक्षकहरू, प्रशासकहरू, वर्गीकृत कर्मचारीहरू, आमाबुबाहरू, परिवारहरू, उच्च शिक्षाका साझेदारहरू, विश्वासमा-आधारित संगठनहरू, व्यवसायहरू, गैरलाभहरू, सेवा समूहहरू, समुदायका नेताहरू, र सरकारी संस्थाहरूका एफसीपीएस समुदायले- हाम्रो जिल्लाको बारेमा उनीहरूले केकुरालाई महत्व दिन्छन् र हाम्रो भविष्यलाई कसरी हेर्छन् भन्ने कुरालाई साझेदारीगर्छन्। एफसीपीएसको (FCPSको) समुदायबाट प्राप्तगरिएको प्रतिक्रियाको आधारमा, अर्को अधीक्षककोलागि पहिचान गरिएका लक्षणहरू समावेश गर्दछ:

- बिद्यार्थीहरूलाई पहिला राख्दै।
- सबै शिक्षकहरू, विद्यार्थीहरू, र कर्मचारीहरूकोलागि सबैभन्दा प्रभावकारी संसाधनहरू प्रदानगर्दै।
- अर्थपूर्ण र परिणामस्वरूप भएका अग्रणी पहलमा सफलता प्रदर्शनगरियो जुन सार्थक र विविधता, निष्पक्षता, र समावेशगर्नकोलागि जिल्ला/विद्यालय प्रतिबद्धतालाई अगाडि बढाउन मात्राको सुधारगर्न।
- रणनीतिक सोच र योजना।
- जिल्लाका चुनौतीहरूकोलागि नवीन दृष्टिकोणहरू जुन कोभिडद्वारा थप जोड दिएकोछ।

#### AN EQUAL OPPORTUNITY SCHOOL DISTRICT

Board of Education: Tyler Murphy, Chair • Amy Green, Vice Chair • Tom Jones • Christy Morris • Stephanie Spires

Acting Superintendent Marlene Helm

450 Park Place, Lexington, Kentucky 40511 • Phone: 859.381.4100 • [www.fcps.net](http://www.fcps.net)

फेएट काउन्टी एजुकेशन एसोसिएशनका अध्यक्ष जेस्सीका हिलरको नेतृत्वमा रहेको चयन समिति (स्क्रिनिंग कमीटी) समुदायको सिफारिसहरूलाई प्रोत्साहित गर्दैछ। "फेएट काउन्टी समुदायलाई थाहाछ कि निरन्तर शैक्षिक उत्कृष्टताकोलागि के चाहिन्छ र अधीक्षकको पदकालागि नामांकनहरू प्रस्तुतगर्न प्रोत्साहित गरिन्छ," हिलरले भन्नुभयो। "नयाँ अधीक्षकको खोजी हाम्रो स्कूलहरूले सामनागरेको महत्त्वपूर्ण निर्णय हो र हामी समुदायलाई सम्पूर्ण खोजीभर हामीसँगै रहन आग्रह गरिरहेकाछौं।"

अधीक्षकको पद जीवन-वृत्तांत (प्रोफाइल) ([Superintendent Position Profile](#)) खोज्ने साइटमा उपलब्ध छ। नामांकनहरू ग्रीनवुड/एशर एण्ड एसोसिएट्सको [annbailey@greenwoodsearch.com](mailto:annbailey@greenwoodsearch.com)मा वरिष्ठ कार्यकारी खोज सल्लाहकार एन बेलीलाई सिधा पठाउन सकिन्छ।

विज्ञापन विविध शिक्षा रोजगार साइटहरू र राज्य र राष्ट्रिय आउटलेटहरूमा शुरू भएकोछ। एप्रलको अन्त्यमा, चयन समितिले (स्क्रिनिंग कमीटीले) समितिले अन्तर्वार्ताको पहिलो चरणमा विचारकालागि प्रमुख संभावनाहरूको समीक्षागर्न शुरूगर्नेछ जुन मेमाहुने अपेक्षा गरिएकोछ।

उम्मेदवारहरूको गोपनीयतालाई सुरक्षितराख्न आवेदकहरूको जानकारीलाई गोप्यराखिनेछ। एकपटक अन्तिम चरणको उम्मेदवारहरूको छनौट भएपछि, नामहरू सार्वजनिक रूपमा घोषणा गरिनेछन्, र समुदायले त्यस समयमा उम्मेदवारहरूसँग संलग्नहुने अवसर पाउनेछन्।

एफसीपीएस समितिले नयाँ अधीक्षकको चयनगर्ने र २०२१-२०२२ स्कूल वर्षको शुरुवातकोलागि अनसाइटमा राख्ने योजना बनाएकोछ।

समितिको नबिनतम खोजको अद्यावधिकहरूकोलागि (अपडेटहरूकोलागि) पृष्ठमा जानुहोस् [fcps.net/search](http://fcps.net/search).

##

समितिको अध्यक्ष टाइलर मर्फीसँग अन्तर्वार्ताको व्यवस्थागर्नकोलागि कृपया सम्पर्क गर्नुहोस्:  
[लिसा डेफेन्डल](#),  
जिल्ला प्रवक्ता  
(८५९) ३८१-४१०१ वा ६९९-१४४१